

## धूप अगरबत्ती उद्योग

### परिचय

धूप पूजा तथा सुगन्धको लागि उपयोग गरिन्छ । सुगन्धको साथसाथै धूपले हावामा भएका हानिकारक किटाणुलाईनाश गरी वायु शुद्ध गरेर स्वास्थ्यलाई लाभ पुऱ्याउँछ । यसैले धूप घर, पसल, मन्दिर तथा पवित्र स्थानहरूमा प्रयोग गरिन्छ । हाल हाम्रो देशमा प्रयोग हुने अधिकांश धूप विदेशबाट आयात भएका छन् । विशेष प्रविधिविना स्वदेशमै उत्पादन गर्न सकिने र यासको माग बजारमा दिन प्रतिदिन बढ्दै गएको देखिएकोले धूप को उत्पादन आवश्यक देखिन्छ ।

यस स्किमले कुखुराको दाना उत्पादन गर्न आवश्यक पर्ने यन्त्र तथा उपकरणहरू, विद्युत शक्ति इन्धन, वार्षिक उत्पादन क्षमता, आदिका बारेमा उद्योग खोल्नु पूर्व जानकारी दिन खोजिएको छ । उद्योगीहरूले उत्पादनको प्रकृति हेरी यन्त्र वा उपकरण छान्न, तीनका इफिसियन्सी, उर्जा उपभोग र आर्थिक भारका बारेमा अग्रीम जानकारी समेत प्राप्त गर्न सक्छन् । आफूलाई आवश्यक पर्ने जनशक्ति, बैंक बाट लिनु पर्ने ऋण तथा ब्याजका बारेमा, इन्सुरेन्स प्रिमियमका बारेमा सचेत रहन्छन् ।

उद्योगलाई आवश्यक पर्ने वार्षिक स्थीर खर्च, चल खर्च तथा भैपरिआउने खर्च, वार्षिक आम्दानी नाफा नोक्सानीको आकलन समेत प्रस्तुत स्कीममा खुलाइ सम्पूर्ण उद्यमीहरूलाई सजिलो बनाइएको छ ।

अझै वातावरणीय प्रतिकूल प्रभावका बारेमा जडान गर्नु पर्ने संयन्त्र तथा उद्योगी स्वयं वातावरण प्रति चनाखो र सक्रिय हुन अपनाउनु पर्ने तथ्य समेत यस स्कीममा उल्लेख गरिएको छ । यस स्कीमले उत्पादन प्रकृया, वातावरणीय पक्ष तथा रोकथामका उपायहरू, कामदारको स्वास्थ तथा सुरक्षा, तालीम र अग्नी तथा विद्युतीय आकस्मिक घटनाका बारेमा समेत समेटेको छ ।

## **उत्पादन प्रकृया**

धुप अगरबत्ती उत्पादनका प्रमूख प्रकृयाको वर्णन यस प्रकारको छः

### **संकलन**

धुप अगरबत्तीको लागि आवश्यक कच्चा पदार्थहरू बजारबाट संकलन गर्ने ।

### **पिस्ने**

कच्चा पदार्थहरूलाई आवश्यकता अनुसारको साइजमा ग्राइण्डरमा राखी पिस्ने कार्य गर्ने ।

### **छान्ने**

मिश्रण गरी सकेपछि छान्ने जालीले छान्ने र विभिन्न साइजमा भएकाहरूलाई एकै साइजमा ल्याउने कार्य गर्ने ।

### **मिसाउन (मिश्रण गर्ने)**

दुइ भाग पानी र एक भाग गुद मिसाई ड्रममा राम्रो संग धुलाउने र छानिएको कच्चा पदार्थहरूलाई आवश्यकता अनुसार मिसाउने

### **सिन्कामा पेष्टिङ्ग गर्ने।**

तयार भएको धोललाई धुप बनाउने मेशिनमा राखी पेष्ट बनाउने ।

### **सुकाउने**

उक्त धुपलाई किस्तीमा राखी सुकाउने

### **प्याकिङ्ग**


सुकेको धुपलाई आवश्यकता अनुसारको साइजमा प्याक गरी विक्री वितरण गर्ने ।

## उत्पादन प्रकृया प्रवाह

आगत (Input)

प्रकृया (Process)

निर्गत (Output)



## वातावरणीय पक्ष

### प्रदुषणको किसिम

प्रस्तुत उद्योगबाट खास गरी निम्नानुसारको खेर पदार्थको निस्काशन वा प्रदुषणबाट वातावरणमा असर पार्न सक्ने देखिन्छ ।

सि.नं.	प्रदुषणको किसिम	निश्कासन हुने बस्तुहरु
१	ठोस खेर पदार्थ	धुपको धुलोहरु
२	तरल खेर पदार्थ	केहि मात्रामा पानी
३	ध्वनी प्रदुषण	मेशिनबाट निस्कने ध्वनी
४	वायु प्रदुषण	केही धुपको धुलो

### रोकथामका उपायहरु

सि.नं.	प्रदुषणको किसिम	रोकथामका उपायहरु
१	ठोस खेर पदार्थ	अगरबत्तीको धुलो र साना साना दानाको टुक्राहरु लाई संकलन गरि पुन प्रयोगमा ल्याउन सकिन्छ ।
२	तरल खेर पदार्थ	केही मात्रामा पानी निस्कन्छ जुन संकलन गरी राखिन्छ ।
३	ध्वनी प्रदुषण	उत्पादनको क्रममा निश्कने आवाजबाट वातावरणमा पर्न सक्ने प्रभावलाई न्यूनीकरण गर्न निम्नानुसारको व्यवस्था गर्नु पर्छ । <ul style="list-style-type: none"> <li>➤ मेशिन जडान गर्दा फाउण्डेशन मजबूत गरी कम्पन कम गर्न सकिन्छ ।</li> <li>➤ मेसिनमा ग्रीज लुब्रिकेन्टहरु लगाइने छ जसले गर्दा कम आवाज निस्कन्छ ।</li> <li>➤ कामदारहरुलाई एअर प्लग र अन्य सुरक्षात्मक उपकरणहरु को व्यवस्था गर्नु पर्छ ।</li> <li>➤ ध्वनी प्रदुषणका कारक मेशिनहरुलाई सेड भित्रमात्र संचालन गर्नु पर्छ ।</li> </ul>
४	वायु प्रदुषण	उत्पादन कक्षमा एकजष्ट प्यान आदीको व्यवस्थाले गर्दा प्रदुषीत वायु बाहिर जाने हुनाले वायु प्रदुषण न्यून हुन्छ ।

## सरसफाई

उच्चोगबाट निस्कने खेर जाने ठोस पर्दाथहरु, बिग्रेका प्याकिङ मेटरियल्सहरु किन्त आउनेलाई बेच्न सकिन्छ । उच्चोगमा सरसफाई राख्न निम्न कार्यहरु गर्नु पर्छ ।

- कारखाना मेशिनहरु सरसफाई गरी बेला बेलामा मर्मत सम्भार गर्नु पर्छ ।
- Good House Keeping Practice अपनाउनु पर्छ ।
- सकेसम्म धुप टुकाका धुलोहरु भुईमा छरिनबाट रोक्नु पर्छ ।

कामदारहरुको स्वास्थ्य र सुरक्षा कामदारहरुको स्वास्थ्य सुरक्षाको लागी प्राथमिक उपचारको व्यवस्था गर्नु पर्छ । मास्क, पन्जा जस्ता स्वास्थ्य सुरक्षाका साधनहरु उपलब्ध गराउनु पर्छ । कामदारहरुको स्वास्थ्य उपचारको लागि समय समयमा स्वास्थ्य परिक्षणको व्यवस्था गर्नु पर्छ ।

## ध्वनी प्रदुषणः

मेशिन जडान गर्दा फाउण्डेशन मजबुत गर्नुपर्छ । जसले गर्दा मेशिन सचालन गर्दा कम्पन्न कम हुन्छ । मेसिनमा ग्रीज लुट्रिकेन्टहरु लगाइन्छ जसले गर्दा आवाज कम निस्कन्छ । कामदारहरुलाई एअर प्लग र अन्य सुरक्षात्मक उपकरणहरु को व्यवस्था गर्नु पर्छ । ध्वनी प्रदुषणका कारक मेशिनहरुलाई छुटै कोठा भित्रमात्र संचालन गर्नु पर्छ ।

## ट्रेनिङः

कामदारहरुलाई आवश्यकता अनुसारको कामको तालिमको व्यवस्था गर्नु पर्छ ।

## अग्नी तथा विद्युतिय आकस्मिक घटनाः

यस उच्चोगमा वढी आगलागीको सम्भावना नभएता पनि अग्नी नियन्त्रण गर्न अग्नि निवारक सिलिण्डर तथा पानीको जर्गेना कारखानामा राख्नेकार्यमा प्राथमिकता दिनु पर्छ । विद्युतिय तार जडानमा विषेश होसियारी अपनाउनु पर्छ ।